



बेनी नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

बेनी, म्याग्दी
२०७३



गण्डकी प्रदेश

सेवा करारमा नगर प्रहरी पदपूर्ति सम्बन्धी सूचना ।

(प्रथम पटक प्रकाशित मिति: २०७९/०९/२०)

बेनी नगरपालिका अन्तर्गतका देहाय बमोजिमका पदहरूमा नगर प्रहरी सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले तोकिए बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र (मिति २०७९/१०/०५ गतेसम्म) राजस्व तिरेको रसिद सहित तोकिएको ढाँचामा कार्यालय समयभित्र आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल:

क्र.सं.	विज्ञापन नं.	पद	माग संख्या	परीक्षा दस्तुर	कैफियत
१	१०/०७९/८०	हवलदार	१(एक)	रु ५००(पाँच सय रुपैयाँ)	
२	११/०७९/८०	सिपाही	२(दुई)	रु ३०० (तीन सय रुपैयाँ)	

१. आवश्यक न्यूनतम योग्यता र अनुभव

क. हवलदार पदका लागि : मान्यताप्राप्त शिक्षण संस्थाबाट एस.ई.ई वा सो सरह उत्तीर्ण गरेको ।

ख. सिपाही पदका लागि : मान्यताप्राप्त शिक्षण संस्थाबाट कक्षा ८ उत्तीर्ण गरेको

ग. अन्य योग्यता

१. **पुरुष उम्मेदवारको हकमा** : ५ फिट २ इन्च उचाई, ५० के.जी. तौल भएको, छाती नफुलाउँदा ३१ इन्च फुलाउँदा ३३ इन्च हुने, आँखा माइनस दुई वा प्लस दुई भन्दा कमजोर नभएको ।

२. **महिला उम्मेदवारको हकमा** : ५ फिट उँचाई, ४५ के.जी. तौल भएको, आँखा माइनस दुई वा प्लस दुई भन्दा कमजोर नभएको

२. उमेर : कम्तिमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको (निवृत्त प्रहरी/सैनिक कर्मचारीको हकमा ४० वर्ष ननाघेको)

३. दरखास्त दिने स्थान : बेनी नगर कार्यपालिकाको कार्यालय, बेनी ।

४. छनौट किसिम : शारीरिक तन्दुरुस्ती परीक्षण, लिखित परीक्षा तथा अन्तरवार्ता

५. आवेदक स्वयंले प्रमाणित गरी देहायका कागजातहरू दरखास्तसाथ संलग्न गरी पेश गर्नुपर्नेछ ।

क) नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि

ख) न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि

ग) अनुभव तथा तालिमका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि

घ) मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट जारी भएको चारित्रिक प्रमाणपत्रको सक्कल प्रति

ड) जिल्ला प्रहरी कार्यालयबाट जारी भएको चारित्रिक प्रमाणपत्रको सक्कल प्रति

६. सेवा सुविधा : नगरपालिकाले तोके बमोजिम हुनेछ ।

७. दरखास्तसँग सम्बन्धित अन्य विषय :

क. तोकिएको समयावधि भित्र पेश नभएका तथा रीत नपुगेका आवेदनलाई मान्यता दिइने छैन ।


ख. दरखास्त दिने अन्तिम दिन सार्वजनिक विदा परेमा सो को भोलीपल्ट कायम हुनेछ ।

ग. स्थानीयवासी एवं अवकाशप्राप्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी कर्मचारीहरूलाई विशेष प्राथमिकता दिइनेछ ।

घ. अन्य कुरा बेनी नगरपालिकामा नगर प्रहरी सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७९ बमोजिम हुनेछ ।

ड. उल्लेखित पदको पाठ्यक्रम र दरखास्त फाराम बेनी नगरपालिकाको वेबसाइट www.benimun.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

च. थप जानकारीका लागि बेनी नगरपालिकामा सम्पर्क राख्न सकिनेछ ।


धोलकराज ढकाल
प्रमुख प्रशासकीय अधिकृत
धोलकराज ढकाल
प्रमुख प्रशासकीय अधिकृत



बेनी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बेनी, म्याग्दी
२०७३

गण्डकी प्रदेश

विषय : सच्चाईएको सम्बन्धी सूचना
(प्रकाशित मिति : २०७९/०९/२९)

बेनी नगरपालिकाबाट मिति २०७९/०९/२० मा प्रकाशित “करार सेवामा नगर प्रहरी पदपूर्ति सम्बन्धी सूचना” को बुँदा नं ५ मा आवेदक स्वयंले प्रमाणित गरी दरखास्तसाथ संलग्न गर्नुपर्ने कागजातहरूमध्येको बुँदा नं “घ” मा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट जारी भएको निरोगिताको प्रमाणपत्र हुनुपर्नेमा अन्यथा हुन गएकोले सच्चाईएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । अतः उम्मेदवारले मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट जारी भएको चारित्रिक प्रमाणपत्र नभई निरोगिताको प्रमाणपत्र संलग्न गर्नुपर्ने व्यहोरा अनुरोध गरिन्छ ।

.....
धोलकराज ढकाल
प्रमुख प्रशासकीय अधिकृत